

भाग-२

छत्रकोट गाउँपालिका गाउँकार्यपालिकाद्वारा प्रकाशित
महिला बीउपूँजी कार्यक्रम संचालन कार्यविधि, २०७८



छत्रकोट गाउँपालिका
गुल्मी जिल्ला

महिला विउपूँजी कार्यक्रम संचालन कार्यविधि, २०७८

कार्यपालिकाबाट पारीत मिति: २०७८/०५/०९

प्रस्तावना: आमा समूहमा सदस्य भएका विपन्न, विभेदित ग्रामिण महिलाहरुको विशेष अवस्थालाई ध्यानमा राखेर विकासका आम अवसरमा पहुँच स्थापना गर्ने उद्देश्यका साथ महिलाको जीवनमा परिवर्तन ल्याउन महिलाको हातमा आर्थिक स्रोत अपरिहार्य हुन्छ भन्ने मनन गरी महिला विउपूँजी निश्चित मापदण्ड अनुरूप लक्षित वर्ग सम्म लैजान मार्गदर्शनको लागि छत्रकोट गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि तयार गरिएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ:

क. यो मापदण्डको नाम “महिला विउपूँजी कार्यक्रम कार्यविधि २०७८” रहेको छ ।

ख. यो कार्यविधि छत्रकोट गाउँपालिकाबाट स्वीकृत भएपछि प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस मापदण्डमा:

- क. “गाउँपालिका” भन्नाले छत्रकोट गाउँपालिका सम्झनु पर्दछ ।
- ख. “मापदण्ड” भन्नाले “महिला विउपूँजी कार्यक्रम मापदण्ड २०७८” सम्झनु पर्दछ ।
- ग. “कार्यक्रम” भन्नाले महिला विकास कार्यक्रम सम्झनु पर्दछ ।
- घ. “सेवा” भन्नाले महिला सँग सम्बन्धित सेवा सम्झनु पर्दछ ।
- ङ. “समूह” भन्नाले छत्रकोट गाउँपालिका भित्रका साविकका वडा हाल छत्रकोट गाउँपालिकामा विधिवत रुपमा दर्ता भएको महिला आमा समूह सम्झनु पर्दछ ।
३. कार्यक्रम लागु हुने स्थान:
- क. कार्यक्रम संचालन: महिला विकास कार्यक्रम अन्तर्गतका विभिन्न महिला समूह, समिति, संस्था तथा छत्रकोट गाउँपालिका भित्रका ६ वटै वडामा रहेका साविकका ९ वटा वडाका आमा समूहमा कार्यक्रम संचालन गरिनेछ ।
- ख. कार्यक्रम संचालन गर्दै गाउँपालिका, वडा कार्यालय, आमा समूहहरुको सहकार्यमा संचालन गरिने छ ।

परिच्छेद-२

मापदण्डका आधार

४. मापदण्डका आधारहरू:

- क. यस छत्रकोट गाउँपालिकामा साविकका ५४ वटा वडाका ५४ वटा गठित आमा समूह हुनुपर्नेछ ।
- ख. यस कार्यक्रममा विनियोजित रकम साविकमा गठित ५४ वटा आमा समूहमा वितरण गरिने छ ।
- ग. प्रत्येक आमा समूहको आफ्नै छुट्टै बैंक खाता हुनुपर्नेछ ।
- घ. विनियोजित रकम गाउँपालिकाले समूहको बैंक खातामा राख्ने छ । र सो रकम समूहले परिचालन गर्नेछ ।
- ङ. समूहमा प्राप्त हुन जाने रकम समूह भित्रका सदस्यहरूले वार्षिक ६ प्रतिशत ब्याजदरमा ऋण लिन सक्नेछन् । लगानी व्यवस्थित गर्न नडुब्ने गरी व्यवस्थापन गर्ने दायित्व समितिको हुनेछ ।
- च. विउपूँजीको ऋण १ वर्षमा साँवा र ब्याज एकमुष्ट तिर्नुपर्नेछ ।
- छ. ऋण लिएको रकम १ वर्ष भित्रमा ब्याजदर र साँवा सहित समूहमा बुझाउनुपर्नेछ ।

५. यस कार्यविधिको उद्देश्य:

- क. आमा समूहलाई दिएको विउपूँजी बाट गरिब विपन्न महिला सदस्यलाई उत्पादनमा वृद्धि गराउने र आत्मनिर्भर गराउने ।
- ख. विउपूँजि वृद्धि गरी समुहका सदस्यहरूले आय आर्जन गरी आर्थिक विकास गर्दै जीवनस्तर उकास्ने अभिप्राय रहेको छ ।
- ग. समग्रतामा समुहको समग्र उन्नति होस भन्ने उद्देश्य रहेको छ ।
- घ. स्थानीय सरकारले महिला समूहलाई क्रियाशिल बनाएर उत्पादनमा लगाउने ।